

Rev

Chapter 21

Nepali Interlinear

Reference: Nepali ERV

- 1 καὶ εἶδον οὐρανὸν καινὸν, καὶ γῆν καινήν; ὁ γὰρ πρῶτος οὐρανὸς
र देखे स्वर्ग नयाँ, र पृथ्वी नयाँ किनभने त्यो पहिलो स्वर्ग
[G2532](#) [G3708](#) [G3772](#) [G2537](#) [G2532](#) [G1093](#) [G2537](#) [G3588](#) [G1063](#) [G4413](#) [G3772](#)
- καὶ ἡ πρώτη γῆ ἀπῆλθαν, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι.
र त्यो पहिलो पृथ्वी बितेको-थियो र त्यो समुद्र अब छैन अब
[G2532](#) [G3588](#) [G4413](#) [G1093](#) [G0565](#) [G2532](#) [G3588](#) [G2281](#) [G3756](#) [G1510](#) [G2089](#)

तब मैले एउटा नयाँ स्वर्ग अनि नयाँ पृथ्वी देखें। पहिलो स्वर्ग अनि पृथ्वी अदृश्य भयो। अब त्यहाँ सागर थिएन।

- 2 καὶ τὴν πόλιν τὴν ἁγίαν, Ἰερουσαλὴμ καινήν, εἶδον καταβαίνουσιν ἐκ
र त्यो सहरलाई त्यो पवित्र यरूशलेम नयाँ देखे ओर्लिरहेको बाट
[G2532](#) [G3588](#) [G4172](#) [G3588](#) [G0040](#) [G2419](#) [G2537](#) [G3708](#) [G2597](#) [G1537](#)
- τοῦ οὐρανοῦ, ἀπὸ τοῦ Θεοῦ, ἠτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ
त्यो स्वर्गबाट बाट त्यो परमेश्वरबाट तयार-भएको जस्तो दुलही सजाइएको त्यो
[G3588](#) [G3772](#) [G0575](#) [G3588](#) [G2316](#) [G2090](#) [G5613](#) [G3565](#) [G2885](#) [G3588](#)
- ἀνδρὶ αὐτῆς.
पतिको-लागि उसको
[G0435](#) [G0846](#)

अनि मैले पवित्र नगरलाई स्वर्ग अनि परमेश्वर तलतिर झरिरहेको देखें। यो पवित्र नगर नयाँ यरुशलेम हो। यसलाई आफ्नो पतिको निम्ति सिंगारिएको दुलही जस्तै बनाइएको थियो।

- 3 καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ θρόνου, λεγούσης, Ἰδοὺ, ἡ σκηνὴ
र सुनें स्वर ठूलो बाट त्यो सिंहासनबाट भन्दै हेर त्यो डेरा
[G2532](#) [G0191](#) [G5456](#) [G3173](#) [G1537](#) [G3588](#) [G2362](#) [G3004](#) [G3708](#) [G3588](#) [G4633](#)
- τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ' αὐτῶν, καὶ αὐτοὶ
ती परमेश्वरको सँग ती मानिसहरूको र बस्नुहुनेछ तिनीहरूसँग तिनीहरूको र तिनीहरू
[G3588](#) [G2316](#) [G3326](#) [G3588](#) [G0444](#) [G2532](#) [G4637](#) [G3326](#) [G0846](#) [G2532](#) [G0846](#)
- λαοὶ αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ Θεὸς μετ' αὐτῶν ἔσται [αὐτῶν
जनताहरू उहाँका हुनेछन् र उहाँ-आफै ती परमेश्वर तिनीहरूसँग तिनीहरूको हुनेछ तिनीहरूको
[G2992](#) [G0846](#) [G1510](#) [G2532](#) [G0846](#) [G3588](#) [G2316](#) [G3326](#) [G0846](#) [G1510](#) [G0846](#)
- θεός].
परमेश्वर
[G2316](#)

मैले सिंहासनबाट आएको ठूलो आवाज सुनें। त्यो आवाजले भन्यो, “अब परमेश्वरको भवन मानिसहरूसँग छ। उनी तिनीहरूसँग रहनेछन्। तिनीहरू उनका मानिसहरू हुनेछन्। परमेश्वर स्वयं तिनीहरूसित हुनेछन् अनि तिनीहरूका परमेश्वर बन्नेछन्।

4	καὶ	ἐξαλείψει	πάν	δάκρυον	ἐκ	τῶν	ὀφθαλμῶν	αὐτῶν;	καὶ	ὁ	θάνατος	
	र	पुछनेछ	सबै	आँसु	बाट	ती	आँखाहरूबाट	तिनीहरूको	र	त्यो	मृत्यु	
	G2532	G1813	G3956	G1144	G1537	G3588	G3788	G0846	G2532	G3588	G2288	
	οὐκ	ἔσται	ἔτι,	οὔτε	πένθος,	οὔτε	κραυγῆ,	οὔτε	πόνος;	οὐκ	ἔσται	ἔτι,
	अब	हुनेछैन	अब	न-त	शोक	न-त	कराउनी	न-त	पीडा	अब	हुनेछैन	अब
	G3756	G1510	G2089	G3777	G3997	G3777	G2906	G3777	G4192	G3756	G1510	G2089
	ὅτι	τὰ	πρῶτα	ἀπῆλθαν.								
	किनभने	ती	पहिला-कुराहरू	बितेको-छन्								
	G3754	G3588	G4413	G0565								

परमेश्वरले तिनीहरूको आखाँबाट जम्मै आँसु पुछ्नु हुनेछ। अब उसो त्यहाँ मृत्यु, शोक, रोदन वा पीडा केही हुने छैन। सबै पुरानो वस्तुहरू बितेर गए।”

5	καὶ	εἶπεν	ὁ	καθήμενος	ἐπὶ	τῷ	θρόνῳ,	Ἴδου,	καινὰ	ποιῶ	πάντα.	καὶ
	र	भन्नुभयो	त्यो	विराजमानले	त्यो	त्यो	सिंहासनमा	हेर	नयाँ	बनाउँछु	सबै-कुरा	र
	G2532	G3004	G3588	G2521	G1909	G3588	G2362	G3708	G2537	G4160	G3956	G2532
	λέγει,	Γράψον,	ὅτι	οὔτοι	οἱ	λόγοι	πιστοὶ	καὶ	ἀληθινοὶ	εἰσιν.		
	भन्नुहुन्छ	लेख	किनभने	यी	ती	वचनहरू	विश्वसनीय	र	सत्य	हुन्		
	G3004	G1125	G3754	G3778	G3588	G3056	G4103	G2532	G0228	G1510		

उनी एक जो सिंहासनमा थिए उहाँले भन्नुभयो, “हेर! अहिले म हरेक कुरालाई नयाँ तुल्याउँदैछु।” तब उहाँले भन्नुभयो, “यसलाई लेख, किनभने यी वचनहरू विश्वासयोग्य अनि सत्य छन्।”

6	καὶ	εἶπέν	μοι,	Γέγοναν!	ἐγὼ	[εἰμι]	τὸ	Ἄλφα	καὶ	τὸ	ᾠ,	ἡ	ἀρχὴ
	र	भन्नुभयो	मलाई	पूरा-भए!	म	हुँ	त्यो	अल्फा	र	त्यो	ओमेगा	त्यो	शुरु
	G2532	G3004	G1473	G1096	G1473	G1510	G3588	G0001	G2532	G3588	G5598	G3588	G0746
	καὶ	τὸ	τέλος.	ἐγὼ	τῷ	διψῶντι	δώσω	ἐκ	τῆς	πηγῆς	τοῦ	ὕδατος	
	र	त्यो	अन्त	म	त्यो	तिर्खाएकोलाई	दिनेछु	बाट	त्यो	मूलबाट	त्यो	पानीको	
	G2532	G3588	G5056	G1473	G3588	G1372	G1325	G1537	G3588	G4077	G3588	G5204	
	τῆς	ζωῆς	δωρεάν.										
	त्यो	जीवनको	सितमा										
	G3588	G2222	G1432										

उहाँ जो सिंहासनमा हुनुहुन्थ्यो उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म नै अल्फा अनि ओमेगा, आदि अनि अन्त हुँ। म कुनै पनि मानिस जो तिर्खाएको छ उसलाई जीवनका पानीको फोहराबाट सितैमा दिनेछु।

7	ὁ	νικῶν	κληρονομήσει	ταῦτα,	καὶ	ἔσομαι	αὐτῷ	Θεός,	καὶ	αὐτὸς
	जो	जयी-हुन्छ	उत्तराधिकारी-हुनेछ	यी-कुराहरूको	र	हुनेछु	त्यसको	परमेश्वर	र	त्यो
	G3588	G3528	G2816	G3778	G2532	G1510	G0846	G2316	G2532	G0846
	ἔσται	μοι	υἱός:							
	हुनेछ	मेरो	छोरा							
	G1510	G1473	G5207							

कुनै मानिस, जसले विजय प्राप्त गर्छ, यो सबै प्राप्त गर्नेछ। अनि म उसको परमेश्वर हुनेछु। अनि ऊ मेरो छोरो हुनेछ।

8 τοῖς δὲ δειλοῖς, καὶ ἀπίστοις, καὶ ἐβδελυγμένοις, καὶ φονεῦσιν, καὶ
 तर भने डराहाहरू र अविश्वासीहरू र घृणितहरू र हत्याराहरू र
[G3588](#) [G1161](#) [G1169](#) [G2532](#) [G0571](#) [G2532](#) [G0948](#) [G2532](#) [G5406](#) [G2532](#)

πόρνοις, καὶ φαρμάκοις, καὶ εἰδωλολάτραις, καὶ παῶσιν τοῖς ψευδέσιν, τὸ
 व्यभिचारीहरू र जादुगर्नेहरू र मूर्तिपूजकहरू र सबै ती झूटाहरूको त्यो
[G4205](#) [G2532](#) [G5333](#) [G2532](#) [G1496](#) [G2532](#) [G3956](#) [G3588](#) [G5571](#) [G3588](#)

μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θεῖῳ, ὃ ἐστὶν
 भाग तिनीहरूको त्यो त्यो तालमा जो बलिरहेको-छ आगोले र गन्धकले जो हो
[G3313](#) [G0846](#) [G1722](#) [G3588](#) [G3041](#) [G3588](#) [G2545](#) [G4442](#) [G2532](#) [G2303](#) [G3739](#) [G1510](#)

ὁ θάνατος ὁ δεύτερος.
 त्यो मृत्यु त्यो दोस्रो
[G3588](#) [G2288](#) [G3588](#) [G1208](#)

तर मानिसहरू जो कातर, अविश्वासी घृणाजनक कर्म गर्ने, हत्यारा व्यभिचारी जादूवाला, मूर्तिपूजक अनि जम्मै झूटा बोल्नेहरू छन् तिनीहरूले गन्धकको अग्नि कुण्डमा ठाँउ पाउँछन्। यो दोस्रो मृत्यु हो।”

9 Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων, τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας
 र आयो एक बाट ती सात स्वर्गदूतहरूमध्ये जसले भएका-थिए ती सात कटोराहरू
[G2532](#) [G2064](#) [G1520](#) [G1537](#) [G3588](#) [G2033](#) [G0032](#) [G3588](#) [G2192](#) [G3588](#) [G2033](#) [G5357](#)

τῶν γεμόντων τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησεν μετ’ ἐμοῦ,
 जो भरिएका-थिए ती सात विपत्तिहरू ती अन्तिम र बोल्यो मसँग मलाई
[G3588](#) [G1073](#) [G3588](#) [G2033](#) [G4127](#) [G3588](#) [G2078](#) [G2532](#) [G2980](#) [G3326](#) [G1473](#)

λέγων, Δεῦρο, δείξω σοι τὴν νύμφην, τὴν γυναῖκα τοῦ ἀρνίου.
 भन्दै आउ देखाउँछु तिम्रोलाई त्यो दुलहीलाई त्यो पत्नीलाई त्यो थुमाको
[G3004](#) [G1204](#) [G1166](#) [G4771](#) [G3588](#) [G3565](#) [G3588](#) [G1135](#) [G3588](#) [G0721](#)

सात स्वर्गदूतहरू मध्ये एकजना दूत मेरोमा आए। तिनी स्वर्गदूतहरू मध्येका एक हुन् जसकोमा अन्तिम आखिरी कष्टहरूले भरिएका सात कचौराहरू थिए। ती स्वर्गदूतले भने, “मसित आऊ। म तिम्रोलाई परमेश्वरको थुमाको दुलही देखाउँछु जो परमेश्वरको थुमाकी पत्नी हो।”

10 καὶ ἀπήνεγκέν με ἐν Πνεύματι ἐπὶ ὄρος μέγα καὶ ὑψηλόν, καὶ
 र लग्यो मलाई आत्मा आत्मा त्यो पहाडमा ठूलो र अग्लो र
[G2532](#) [G0667](#) [G1473](#) [G1722](#) [G4151](#) [G1909](#) [G3735](#) [G3173](#) [G2532](#) [G5308](#) [G2532](#)

ἔδειξέν μοι τὴν πόλιν τὴν ἁγίαν Ἱερουσαλὴμ, καταβαίνουσαν ἐκ τοῦ
 देखायो मलाई त्यो सहरलाई त्यो पवित्र यरूशलेम ओर्लिरहेको बाट त्यो
[G1166](#) [G1473](#) [G3588](#) [G4172](#) [G3588](#) [G0040](#) [G2419](#) [G2597](#) [G1537](#) [G3588](#)

οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ,
 स्वर्गबाट बाट त्यो परमेश्वरबाट
[G3772](#) [G0575](#) [G3588](#) [G2316](#)

ती स्वर्गदूतले मलाई आत्मा बोकेर अत्यन्त विशाल अनि उच्च पर्वतमा लगे अनि पवित्र नगर, यरूशलेम देखाए। त्यो नगर परमेश्वरको स्वर्गबाट-तलतिर भरिरहेथ्यो।

11 ἔχουσαν τὴν δόξαν τοῦ Θεοῦ. ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ
 भएको त्यो महिमा ती परमेश्वरको त्यो ज्योति उसको जस्तो रत्नजस्तो
[G2192](#) [G3588](#) [G1391](#) [G3588](#) [G2316](#) [G3588](#) [G5458](#) [G0846](#) [G3664](#) [G3037](#)

τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι;
 बहुमूल्य जस्तो रत्न यास्पिस चम्किरहेको
[G5093](#) [G5613](#) [G3037](#) [G2393](#) [G2929](#)

यो परमेश्वरको महिमाले चम्किरहेथ्यो। यसको चमक बहुमूल्य रत्न बिल्लौर झैं उज्वल थियो।

12	ἔχουσα भएको G2192	τείχος परखाल G5038	μέγα ठूलो G3173	καὶ र G2532	ύψηλόν, अग्लो G5308	ἔχουσα भएको G2192	πυλῶνας ढोकाहरू G4440	δώδεκα, बाह्रोटा G1427	καὶ र G2532	ἐπὶ ती G1909	τοῖς ती G3588
	πυλῶσιν ढोकाहरूमा G4440	ἀγγέλου स्वर्गदूतहरू G0032	δώδεκα, बाह्रोटा G1427	καὶ र G2532	ὀνόματα नामहरू G3686	ἐπιγεγραμμένα, लेखिएका G1924	ἃ जो G3739	ἐστὶν हुन् G1510	[τὰ ती G3588		
	ὀνόματα] नामहरू G3686	τῶν ती G3588	δώδεκα बाह्रोटा G1427	φυλῶν कुलहरूका G5443	υἱῶν छोराहरूका G5207	Ἰσραήλ. इस्राएलका G2474					

त्यो नगरमा बाह्र ढोकाहरूसहित एक विशाल उच्च पर्खाल थियो जहाँ बाह्रजना स्वर्गदूतहरू थिए। प्रत्येक ढोकामा इस्राएलीहरूका बाह्र वंशहरू मध्ये एक वंश परिवारको नाउँ लेखिएको थियो।

13	ἀπὸ पूर्वतिरबाट G0575	ἀνατολῆς, पूर्वबाट G0395	πυλῶνες ढोकाहरू G4440	τρεῖς; तीनोटा G5140	καὶ र G2532	ἀπὸ उत्तरतिरबाट G0575	βορρᾶ, उत्तरबाट G1005	πυλῶνες ढोकाहरू G4440	τρεῖς; तीनोटा G5140	καὶ र G2532
	ἀπὸ दक्षिणतिरबाट G0575	νότου, दक्षिणबाट G3558	πυλῶνες ढोकाहरू G4440	τρεῖς; तीनोटा G5140	καὶ र G2532	ἀπὸ पश्चिमतिरबाट G0575	δυσμῶν, पश्चिमबाट G1424	πυλῶνες ढोकाहरू G4440	τρεῖς, तीनोटा G5140	

पूर्वपट्टि तीन ढोका, उत्तरपट्टी तीनवटा ढोका, दक्षिणपट्टी तीनवटा ढोका अनि पश्चिमपट्टी तीनवटा ढोकाहरू थिए।

14	καὶ र G2532	τὸ त्यो G3588	τείχος परखालको G5038	τῆς त्यो G3588	πόλεως, सहरको G4172	ἔχων भएको G2192	θεμελίου जगहरू G2310	δώδεκα, बाह्रोटा G1427	καὶ र G2532	ἐπ’ तिनमाथि G1909	αὐτῶν तिनमा G0846
	δώδεκα बाह्रोटा G1427	ὀνόματα नामहरू G3686	τῶν ती G3588	δώδεκα बाह्रोटा G1427	ἀποστόλων प्रेरितहरूका G0652	τοῦ ती G3588	Ἀρνίου. थुमाका G0721				

नगरका पर्खाल बाह्रवटा आधारशिलामाथि निर्माण गरिएको थियो। सिलाहरूमा भेंडाको पाठाको बाह्र-प्रेरितहरूको नाउँ लेखिएको थियो।

15	Καὶ र G2532	ὁ जो G3588	λαλῶν बोल्दै-थियो G2980	μετ’ मसँग G3326	ἐμοῦ मलाई G1473	εἶχεν भएको-थियो G2192	μέτρον नाप्रे G3358	κάλαμον नलो G2563	χρυσοῦν, सुनको G5552	ἵνα ताकि G2443	
	μετρήσῃ नापोस् G3354	τὴν त्यो G3588	πόλιν, सहरलाई G4172	καὶ र G2532	τοὺς ती G3588	πυλῶνας ढोकाहरूलाई G4440	αὐτῆς, उसको G0846	καὶ र G2532	τὸ त्यो G3588	τείχος परखाललाई G5038	αὐτῆς. उसको G0846

त्यो स्वर्गदूत जसले मसित कुरा गरे, तिनको हातमा सुनको नाप्रे डन्डा थियो। त्यो स्वर्गदूतसित भएको डन्डा, त्यसको ढोका अनि पर्खालहरू नाप्रेको लागि थियो।

16	καὶ र G2532	ἡ त्यो G3588	πόλις सहर G4172	τετράγωνος वर्गाकार-छ G5068	κεῖται, रहेको-छ G2749	καὶ र G2532	τὸ त्यो G3588	μῆκος लम्बाई G3372	αὐτῆς उसको G0846	ὅσον जतिसुकै G3745	[καὶ] र G2532	τὸ त्यो G3588
	πλάτους. चौडाईजस्तै G4114	καὶ र G2532	ἐμέτρησεν नाप्यो G3354	τὴν त्यो G3588	πόλιν सहरलाई G4172	τῷ त्यो G3588	καλάμῳ, नलोलै G2563	ἐπὶ त्यो G1909	σταδίων स्टेडिया G4712	δώδεκα बाह्रो-हजार G1427		
	χιλιάδων. हजार G5505	τὸ त्यो G3588	μῆκος, लम्बाई G3372	καὶ र G2532	τὸ त्यो G3588	πλάτους, चौडाई G4114	καὶ र G2532	τὸ त्यो G3588	ὑψος उचाई G5311	αὐτῆς, उसको G0846	ἴσα बराबर G2470	ἐστίν. छ G1510

त्यो नगर एक वर्गाकार क्षेत्रमा निर्माण गरिएको थियो। त्यसको लम्बाई र चौडाई बराबर थियो। स्वर्गदूतले त्यो डन्डाले नगरको नाप गरे। त्यो नगर बाह्र हजार स्टेडिया लामो, बाह्र हजार स्टेडिया चौडा अनि बाह्र हजार स्टेडिया अग्लो थियो।

17 καὶ ἐμέτρησεν τὸ τεῖχος αὐτῆς, ἑκατὸν τεσσαράκοντα τεσσάρων πηχῶν,
 र नाप्यो त्यो परखाल उसको एक-सय चालीस चार हातको
[G2532](#) [G3354](#) [G3588](#) [G5038](#) [G0846](#) [G1540](#) [G5062](#) [G5064](#) [G4083](#)

μέτρον ἀνθρώπου, ὃ ἐστὶν ἀγγέλου.
 नाप मानवीय जो हो स्वर्गदूतीय
[G3358](#) [G0444](#) [G3739](#) [G1510](#) [G0032](#)

स्वर्गदूतले पर्खाललाई पनि नापे। त्यो एक सय चवालीस हात थियो। यो मानिसहरूको नपाई हो जो स्वर्गदूतले चलाए।

18 καὶ ἡ ἐνδώμησις τοῦ τείχους, αὐτῆς ἴασπαις; καὶ ἡ πόλις χρυσίον
 र त्यो परखालको-निर्माण त्यो परखालको उसको यास्पिसको र त्यो सहर शुद्ध-सुनको
[G2532](#) [G3588](#) [G1739](#) [G3588](#) [G5038](#) [G0846](#) [G2393](#) [G2532](#) [G3588](#) [G4172](#) [G5553](#)

καθαρόν, ὅμοιον ὑάλῳ καθαρῶ.
 शुद्ध जस्तो काँचजस्तो स्वच्छ
[G2513](#) [G3664](#) [G5194](#) [G2513](#)

पर्खाल विल्लौरले बनाइएको थियो। त्यो नगर शुद्ध काँच जस्तो शुद्ध सुनले निर्माण भएको थियो।

19 οἱ θεμέλιοι τοῦ τείχους τῆς πόλεως, παντὶ λίθῳ τιμῶ κεκοσμημένοι;
 ती जगहरू त्यो परखालका यस सहरका सबै-प्रकारका रत्नले बहुमूल्य सजाइएका
[G3588](#) [G2310](#) [G3588](#) [G5038](#) [G3588](#) [G4172](#) [G3956](#) [G3037](#) [G5093](#) [G2885](#)

ὁ θεμέλιος ὁ πρῶτος, ἴασπαις; ὁ δεῦτερος, σάπφιρος; ὁ τρίτος,
 त्यो जग त्यो पहिलो यास्पिस त्यो दोस्रो नीलमणि त्यो तेस्रो
[G3588](#) [G2310](#) [G3588](#) [G4413](#) [G2393](#) [G3588](#) [G1208](#) [G4552](#) [G3588](#) [G5154](#)

χαλκηδών; ὁ τέταρτος, σμάραγδος;
 खल्सेडनी त्यो चौथो मरकत
[G5472](#) [G3588](#) [G5067](#) [G4665](#)

त्यो नगरको पर्खालका आधारशिलामा हरेक किसिमका मूल्यवान मोतीहरू थिए। पहिलो आधारशिला बिल्लौर, दोस्रो नीलम,

20 ὁ πέμπτος, σαρδόνυξ; ὁ ἕκτος, σάρδιον; ὁ ἕβδομος, χρυσόλιθος; ὁ
 त्यो पाँचौं सार्दोनिक्स त्यो छैटौं कार्नेलियन त्यो सातौं क्रिसोलाइट त्यो
[G3588](#) [G3991](#) [G4557](#) [G3588](#) [G1623](#) [G4556](#) [G3588](#) [G1442](#) [G5555](#) [G3588](#)

ὄγδοος, βήρυλλος; ὁ ἕνατος, τοπαζιον; ὁ δέκατος, χρυσόπρασος; ὁ
 आठौं बेरिल त्यो नौ पुखराज त्यो दशौं क्रिसोप्रेज त्यो
[G3590](#) [G0969](#) [G3588](#) [G1766](#) [G5116](#) [G3588](#) [G1182](#) [G5556](#) [G3588](#)

ἐνδέκατος, ὑάκινθος; ὁ δωδέκατος, ἀμέθυστος.
 एघारौं नीलकन्त त्यो बाह्रौं कटहला
[G1734](#) [G5192](#) [G3588](#) [G1428](#) [G0271](#)

तेस्रो स्फटिक, चौथो पन्ना, पाँचौ गोमेद, छैटौ मानक, सातौ पीतमणि, आठौ पिरोजा, नवौ पोखराज, दशौ लहसूने, एघारौं धुम्रकान्त अनि बाह्रौं चन्द्रकान्त रत्नहरू थिए।

21 καὶ οἱ δώδεκα πυλώνες, δώδεκα μαργαρίται; ἀνὰ εἷς ἕκαστος τῶν
 र ती बाह्रौटा ढोकाहरू बाह्रौटा मोतीहरू प्रत्येक एक-एक प्रत्येक ती
[G2532](#) [G3588](#) [G1427](#) [G4440](#) [G1427](#) [G3135](#) [G0303](#) [G1520](#) [G1538](#) [G3588](#)

πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου; καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον
 ढोकाहरूको थियो एउटा एउटा मोतीको र त्यो राजमार्ग यस सहरको शुद्ध-सुनको
[G4440](#) [G1510](#) [G1537](#) [G1520](#) [G3135](#) [G2532](#) [G3588](#) [G4113](#) [G3588](#) [G4172](#) [G5553](#)

καθαρόν, ὡς ὕαλος διαυγής.
 शुद्ध जस्तो काँचजस्तो पारदर्शी
[G2513](#) [G5613](#) [G5194](#) [G1306](#)

बाह्र ढोकाहरू बाह्र मोतीहरू थिए। प्रत्येक ढोका एक एक मोतिद्वारा निर्माण गरिएको थियो। नगरको गल्ली सफा काँच झैं शुद्ध सुनको बनाइएको थियो। त्यो सुनको काँच जस्तै स्वच्छ थियो।

22 καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ; ὁ γὰρ Κύριος ὁ Θεὸς ὁ
 र मन्दिर देखिन देखिन त्यसमा त्यसमा किनभने त्यो प्रभु ती परमेश्वर ती
[G2532](#) [G3485](#) [G3756](#) [G3708](#) [G1722](#) [G0846](#) [G3588](#) [G1063](#) [G2962](#) [G3588](#) [G2316](#) [G3588](#)

Παντοκράτωρ, ναὸς αὐτῆς ἐστὶν -- καὶ τὸ Ἄρνιον.
 सर्वशक्तिमान् मन्दिर उसको हो र त्यो थुमा
[G3841](#) [G3485](#) [G0846](#) [G1510](#) [G2532](#) [G3588](#) [G0721](#)

मैले नगरमा मन्दिर देखिन। सर्व-शक्तिमान परमप्रभु परमेश्वर अनि थुमा नगरको थुमा थियो।

23 καὶ ἡ πόλις οὐ χρεῖαν ἔχει τοῦ ἡλίου, οὐδὲ τῆς σελήνης,
 र त्यो सहरलाई आवश्यकता-छैन आवश्यकता छैन त्यो घामको न-त त्यो जूनको
[G2532](#) [G3588](#) [G4172](#) [G3756](#) [G5532](#) [G2192](#) [G3588](#) [G2246](#) [G3761](#) [G3588](#) [G4582](#)

ἵνα φαίνωσιν αὐτῇ; ἡ γὰρ δόξα τοῦ Θεοῦ ἐφώτισεν αὐτήν, καὶ ὁ
 ताकि चम्कोस् त्यसलाई किनभने त्यो महिमाले ती परमेश्वरको प्रकाशित-गर्छ त्यसलाई र त्यो
[G2443](#) [G5316](#) [G0846](#) [G3588](#) [G1063](#) [G1391](#) [G3588](#) [G2316](#) [G5461](#) [G0846](#) [G2532](#) [G3588](#)

λύχνος αὐτῆς τὸ Ἄρνιον.
 बत्ती उसको त्यो थुमा
[G3088](#) [G0846](#) [G3588](#) [G0721](#)

नगरलाई उज्यालो पार्न सूर्य अनि चन्द्रमा चाँहिँदैन्थ्यो किनभने परमेश्वरको महिमाले त्यो नगरलाई प्रकाश दिन्छ अनि भेडाको पाठा नगरको बत्ती हो।

24 καὶ περιπατήσουσιν τὰ ἔθνη διὰ τοῦ φωτός αὐτῆς; καὶ οἱ βασιλεῖς
 र हिँड्नेछन् ती जातिहरू माथि त्यो ज्योतिबाट उसको र ती राजाहरूले
[G2532](#) [G4043](#) [G3588](#) [G1484](#) [G1223](#) [G3588](#) [G5457](#) [G0846](#) [G2532](#) [G3588](#) [G0935](#)

τῆς γῆς φέρουσιν τὴν δόξαν <καὶ τιμὴν τῶν ἐθνῶν> αὐτῶν εἰς αὐτήν.
 यस पृथ्वीका ल्याउनेछन् त्यो महिमा र सम्मान ती जातिहरूको तिनीहरूको भित्र त्यसमा
[G3588](#) [G1093](#) [G5342](#) [G3588](#) [G1391](#) [G2532](#) [G5092](#) [G3588](#) [G1484](#) [G0846](#) [G1519](#) [G0846](#)

संसारका राष्ट्रहरू नगरको प्रकाशमा हिँड्नेछन्। पृथ्वीका राजाहरूले आफ्ना गौरव त्यो नगरमा ल्याउने छन्।

25 καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας; νύξ γὰρ οὐκ
 र ती ढोकाहरू उसका कहिल्यै पनि बन्द-हुनेछैनन् दिनमा रात किनभने हुनेछैन
[G2532](#) [G3588](#) [G4440](#) [G0846](#) [G3756](#) [G3361](#) [G2808](#) [G2250](#) [G3571](#) [G1063](#) [G3756](#)

ἔσται ἐκεῖ.
 हुनेछैन त्यहाँ
[G1510](#) [G1563](#)

नगरको ढोकाहरू कुनै दिन, बन्द रहेन, किनभने त्यहाँ रात छैन।

26 καὶ οἴσουσιν τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν.
 र ल्याउनेछन् त्यो महिमा र त्यो सम्मान ती जातिहरूको भित्र त्यसमा
[G2532](#) [G5342](#) [G3588](#) [G1391](#) [G2532](#) [G3588](#) [G5092](#) [G3588](#) [G1484](#) [G1519](#) [G0846](#)

राष्ट्रहरूका महानता अनि सम्पति त्यो नगरमा ल्याइनेछ।

27 καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν πᾶν κοινόν, καὶ ὁ ποιῶν
 र कहिल्यै पनि प्रवेश-गर्नेछैन भित्र त्यसमा कुनै-पनि अशुद्ध र जो गर्छ
[G2532](#) [G3756](#) [G3361](#) [G1525](#) [G1519](#) [G0846](#) [G3956](#) [G2839](#) [G2532](#) [G3588](#) [G4160](#)

βδέλυγμα καὶ ψευδοῦς; εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ
 घृणित-काम र झूट बाहेक न जो लेखिएका-छन् त्यो त्यो जीवनको-पुस्तकमा
[G0946](#) [G2532](#) [G5579](#) [G1487](#) [G3361](#) [G3588](#) [G1125](#) [G1722](#) [G3588](#) [G0975](#)

τῆς ζωῆς τοῦ Ἄρνιου.
 त्यो जीवनको ती थुमाको
[G3588](#) [G2222](#) [G3588](#) [G0721](#)

नगरमा अस्वच्छ वस्तुहरु कोही पस्न पाउने छैन। कुनै पनि मानिस जो लज्जाजनक कुरा गर्छ वा झूटो बोल्छ यो नगरमा कहिल्यै प्रवेश गर्ने छैन। केवल ती मानिसहरु जसका नाउँ भेडाका पाठाको पुस्तकमा लेखिएको छ, नगरमा प्रवेश गर्नेछन्।